



BHARATIYA SINDHU SABHA NEWSLETTER

505, Shree Prasad House 35th Road, Bharatiya Sindhu Sabha Chowk,
Bandra (W), Mumbai – 400050. Price : Rs. 2/-

Volume 28 / No. 02

Tel.: 68977444, 26488240

FEBRUARY 2023

Website: www.bharatiyasindhusabha.org E-mail: bssmumbai@gmail.com

Date of Publishing : LAST WORKING DAY OF THE MONTH, Date of Printing: LAST WORKING DAY OF THE MONTH, Date of Posting : LAST WORKING DAY OF THE MONTH,

The Budget 2023

PURRAM MAHESH TEJWANI


“In the last two years, we went the capital expenditure route, initially taking big risks, but later on we found that it is well established. We could prove that it is a system which works for India. The last two years gave us enough confidence that for gaining the right number of multipliers and sustaining it for both the short and the medium term, this is the best route. Talking about capital gains tax, we do not want to keep changing too many things in too short a time. The last amendment in the capital gains tax was probably in 2016 or 2018 and subsequent to that, even three full years not getting completed, do you want to change the policy immediately? No, you would want to see how it works out. So, in spite of the calls for this or that way of change, I think we went in the way of providing stability in policy,” says Sitharaman.

I am going to start by quoting the first line of the Budget. This is the first Budget in the Amrit Kaal and this Budget really defines that. It has given something to everyone. It is a Budget where emphasis is on growth and it has prioritised development. Also, there is promise of fiscal development and fiscal consolidation.

The budget estimates economic growth of 7% for India, which is the highest among all major economies. The budget also cut the fiscal deficit from 6.4% to 5.9% of GDP and project a further fall of 0.7% per year for the next two years. The increase of capital expenditure by 33 % to 10 Lakhs Crore, which is 3.3 % of GDP, is a move that will



**BHARATIYA SINDHU SABHA
WISHES ALL ITS READERS, DONORS,
ADVERTISERS, WELL WISHERS
A VERY HAPPY CHETI CHAND AND
PROSPEROUS NEW YEAR**



surely create a huge number of job opportunities. Further capital outlay of 2.4 Lakh Crore has been provided for the railway, which will enhance the railway network and facility in the country.

On personal income tax, incentives assigned in terms of tax rate deductions and rebate announcements are broadly to encourage average middle class taxpayers to subsequently move towards adopting the 'new tax regime'. Additionally, a lowering of the surcharge on the super-rich (those earning Rs 5 crore or more a year) was announced, which means the effective tax rate is lowered from 42.7% to 39%

The Budget 2023 announced a new savings scheme for women or girls, called Mahila Samman Savings Certificate (MSSC). The fixed deposit scheme will provide a fixed interest rate of 7.5% per annum on deposits up to INR 2 lakh for tenor up to two years, with a benefit of partial withdrawal option.

For Senior Citizen Savings Scheme (SCSS), the maximum deposit limit has been hiked from INR 15 lakh to INR 30 lakh. Provided by banks and post offices, the savings scheme for senior citizens offers an interest rate of 8% per annum.

Similarly, the maximum deposit limit for post office Monthly Income Scheme Account (MIS) has been hiked to INR 9 lakh for single accounts, and up to INR 15 lakh for joint accounts. The MIS scheme for all age groups offers an interest rate of 7.10% per annum.

The Budget 2023-24 has been a balanced one that has kept the requirements of the common Indian in mind. From personal tax revision to extension of credit to small and medium businesses, Nirmala Sitharaman has suggested via her Budget proposals that saving and spending go hand in hand

and her government is determined to help Indians manage their needs and expenses better. All in all, it has been a budget for everyone.

Mayajal, The Great Illusion

OM JAISWANI

The main reason for most of our pains in life is our getting trapped in a Mayajal, the greatest illusion we all suffer from. Mayajal entraps us all in such a manner that we are not able to unshackle it throughout our life time. One is free from these shackles at birth, and remains so during childhood, but as one grows and develops worldly wisdom he gets entrapped in Mayajal. One does not realize how he gradually falls victim of Mayajal while learning the social standards and traditions. This great illusion blinds us in such a way that we consider the entrapped life as our normal life, and in case we are unable to rise to the social standards and traditions, we get tense, fall sick and forget to live a happy life.

What is this Mayajal, the greatest illusion? Can we unshackle ourselves from this illusion? Even if we do so, how will that rid us of pain in life, leading us to Moksh or Nirvana or an unburdened and peppy life?

Blindly chasing materialism and other unnecessary desires entrap us in Mayajal. We forget that our stay on this earth is impermanent. We commit a bigger folly by making material and success our primary objectives in life, which in any case is of an uncertain duration. We do not even try to live a peppy life by playfully and joyously accepting whatever we achieve through our hard work based on one's capacity. We accept that the real happiness in life cannot be achieved through material gains, and we also accept that a poor man can lead a happier life than his richer counterparts provided his thinking is positive and is based on the real values of life. But when

Edited, Printed & Published by Shri Ishwar Lalwani on behalf of Bharatiya Sindhu Sabha, Mumbai. T : 68977444

Published at 505, Shree Prasad House, 35th Road, Bandra (W), Mumbai-400 050. Tel: 68977444 e-mail: bssmumbai@gmail.com

Printed at IMPRESSIONS 212, Allied Industrial Estate, Mahim, Mumbai - 400 016. Cell : 98208 83807 · e-mail: anandrl1975@gmail.com

material in the form of money or success appear before us, we forget everything, and pursue it fiercely. In case we fail to succeed in our attempt, we fill our life with despair and sadness which leads to stress and bodily sickness. Have we ever investigated within why do we live for such material cravings and success at the cost of happiness? Why cannot we live just for happiness? That too when we very well know that this life is uncertain and we are not sure of even tomorrow! The fundamental problem with us is that our minds are conditioned to live for material wants and success, which is the greatest illusion in life! The blinding power of this Mayajal is so severe that even if one has enough wealth for the next couple of generations, he would be equally, or more, fierce in chasing the material goals.

Social standards and traditions have drilled materialism in our psyche. The worldly wisdom has thrust only on money and success, whereas the thrust should have actually been on living a happy life, on playing the game of life with one's full potential irrespective of a win or lose. Even if one loses, he would have the satisfaction of having played joyously and with full capacity at his command. Not only that, he would have experienced peppiness before, during and after the effort irrespective of the loss.

A worldly person can lead an unburdened or Mukta life with his sincere efforts. One needs to deeper investigate within oneself the genesis of requirement of money and success. The society would always orient its constituents towards its own standards and traditions. And there is no wrong in following the same. However, if these standards and traditions are going to cast a web of tension and joylessness around you, than it is better to walk with full joy at your own speed. Freedom from this Mayajal is the real Moksh or Nirvana or the key to live a peppy and unburdened life. No one has experienced or can ever experience Moksh or Nirvana in afterlife. Live it in this life, and now!

OM SAI RAM



CHHABRIA REALTORS
PROPERTY CONSULTANTS

BUY | SELL | LEASE | REDEVELOP
BANDRA | KHAR | SANTACRUZ | JUHU
RESIDENTIAL | COMMERCIAL

VIJAY CHHABRIA



: 91 – 902 901 4405



: chhabriarealtors_vijay@hotmail.com



: chhabriarealtors

With Best Compliments From

**SEAWAYS MARITIME
&
TRANSPORT AGENCIES
P LTD
SEAWAYS
SHIPPING AGENCIES**

509/510/521, VYAPAR BHAVAN, P. D'MELLO ROAD,
CARNAC BUNDER, MUMBAI - 400009 (INDIA)
TEL.: 23486115 / 23486116 / 40425333 (Hunting)
Direct : 6631 4137 (VBD) Fax : 91-22-23488702

E-mail : doolani@seaways.in
nirav@seaways.in
bhisham@seaways.in

M : 9820058789 (VBD) 9920058789 (Nirav)
9820158586 (Bhisham) 9820056607 (Vijay)

BHARATIYA SINDHU SABHA, MUMBAI

CHETI CHAND JA MELA AT VARIOUS PLACES - 2023

Cheti Chand, the Hindu New Year will be celebrated at various places in Mumbai.

The tentative programme details are given here under.

1. KHAR-BANDRA-SANTACRUZ	KHAR GYMKHANA GROUND, KHAR (W), MUMBAI - 4000052	02.04.2023 AT 6.00 P.M.
2. CHEMBUR :	RCF GROUND, NR. ASHISH THEATER, CHEMBUR- 74	25.03.2023 AT 6.00 PM onwards
3. GHATKOPAR	BHURIBEN AUDITORIUM CAMA LANE, GHATKOPAR (W),	23.04.2023 AT 6.00 P.M. TO 10.00PM
4. MULUND :	B/H DAYANAND SCHOOL, CHANDAN BAUG, NR, AMBAJI DHAM, MULUND (W),	08.04.2023 AT 6.00 PM TO 10.00 PM
5. MAHIM :	NAVJIVAN SOCIETY, MORI ROAD, MAHIM. SHOBHA YATRA WILL START FROM NAVJIVAN SOCIETY TO SHIVAJI PARK	22.03.2023 AT 8.30 AM
6. THANE	VENUE AND DATE NOT YET DECIDED. CAN BE INQUIRED FROM SHRI SUKHDEV AHUJA ON 9322216500	
7. ANDHERI	RAMKRISHNA CHS, JVPD, VILLE PARLE , MUMBAI - 400049 INQUIRY : SHRI HIRA CHHAPRU ON 9819932235	09.04.2023 AT 6.0 P.M.

अवधूत (दत्तात्रेय) जी रचनात्मिक व्याख्या (प्रकृति ई गुरु आहे मनुष्य जे लाइ)

वीरू डूलाणी

भागवत पुराण में दर्शायालु आहे उहो वार्तालाप भगवान दत्तात्रेय (अवधूत) ऐं यदूअ जे विच में जंहीं जो मतलबु इहो ई थो निकिरे त जडुहिं सहजता सां ऐं संतुलित मन जो व्यवहारु थो कजे याने भेदभाव रहित, तडुहिं प्रेम ऐं सहनशीलता जो व्यवहारु ई मनुष्य खे अगिते हली ऐश्वरीय रूप जी पद्धतिअ ताई पहुचाए थो.

जडुहिं महाराजा यदूअ खे संदसि पिता ययातीअ राजु कारोबार खां बाहिर करण जी कई त यदू बि बन जंगल में घुमणु शुरु कयो ऐं उते संदसि मुलाकात थी अवधूत (दत्तात्रेय) सां ऐं हुन यदूअ सां कहिडे न आनंद दायक नमूने में पेशि आयो जो यदू बिल्कुल अजब में पइजी वियो. यदूअ अगियां वधी उन रमता जोगी सन्यासीअ अवधूत खां पुछियो त एतरो खुशि प्रसन कींअ थो रही सघीं ऐं उन प्रसन्नता जो सबबु राजु पुछण लगसि.

अवधूत, जंहीं दुनियादारीअ जा सभु रिश्ता नाता पासीरा करे छडिया हुआ, उन अवधूत राजा यदूअ खे प्रेम पूर्वक पाण सां गडु विहारियो ऐं खेसि यादि डियारीदि अहिसासु करायो त कींअ न ज़रूरत आहे प्रकृतीअ डुंहुं मन पूर्वक ध्यानु डियण जी, छो जो कुदिरत जो हरि हिकु अंशु ऐं जीवु कहिडी कहिडी शिक्षा जो दानु थो डीदो रहे असांखे.

प्रकृति ई आहे आदि गुरु, विवेकी ऐं धार्मिक धारणाउनि खां परे-हिकु पूरन गुरु या शिक्षक. दत्तात्रेय हाणे अगिते हली पंहींजी आप बीती बुधाई त कींअ हुन पंहींजनि २४ सर्व व्यापी गुरुनि खां ज्ञान पातो.

५ पंज तत्व :- (१. पृथ्वी २.वायू ३. आकाश ४.जल

५.अग्नि) ६. सिजु ७. चंडु ८. समुंड ९. कबूतर १०. पतंगा ११. माखीअ जो मखो १२. कारी मखी १३. हाथी १४. अजिगर १५. हरणु १६. मछी १७. कोरीअडो १८. नांगु १९. काँउ २०. गणिका २१. कुआंरी नींगरि २२. शिशू (बालक) २३. लोहार २४. तिडो

अवधूत त राजा यदूअ खे बुधाए थो उहे बेजोड सबकु जेके हुन सिख्या आहिनि, कुदिरत जे पंजनि तत्वनि मां ऐं पिणि ईश्वर जे उपायल पशुनि ऐं ब्रियनि साहवारनि खां.

१. धरती (पृथ्वी) - बिना भेदभाव जे परोपकार ऐं बेअंतहा सबुरु.

२. वायू - जींअ निर्लेप ऐं स्वतंत्र

३. आकाश - मिलनसार याने सर्व व्यापी-बिना कंहीं मोह जे.

४. जलु - (पाणी) - शीतलता ऐं सवच्छता - गिलाज़तियुनि खे धोई साफु सुथिरो करणु.

५. बाहि- (अग्नि) - सरलता, आडम्बर रहित, कठोर, अनुशासन वृती ऐं आत्मज्ञान जंहीं वसीले दुनियादारी जे अवगुणनि खे खतमु करण जो होंसिलो थो मिले.

६. सिजु-सूर्य - खणी कयूं नज़र, सुबुह, बि पहिरीं ऐं संघा. सिज जा अलग-अलग रंग आहिनि ऐं वरी बासणनि में सिज जो अक्स (पाछो) न पर सिजु ई डिसी सघिबो ऐं पिणु अलग-अलग रंग ऐं प्रिज़िम जे ज़रीए बि डिसबा अलग-अलग रंग. उन्हीअ तरह असीं इन्सान सिज जा (पृथ्वीअ मार्फ़ति) सूक्ष्म अंग ऐं अंश थी करे हरि कंहीं जा अलग-अलग विचार, सोच ऐं वर्ताउ आहिनि.

७. चंड-चंद्रमा - असीं हर रोज़ डिसूं था त चंड जो

आकारु या घटिजंदो रहे थो या वधंदो रहे थो, ऐं इहो बि धरतीअ जे पाछे पवण करे, जो हिक तर्फु धरती थी पंहिंजे चौतर्फु फिरे ऐं वरी सिज जे चौतर्फु बि घुमे ऐं वरी चंडु घुमे धरतीअ जे चौधारी ऐं धरतीअ जा पाछा बि उन तरह चंड ते पिया पवनि ऐं असीं इएं पिया सम्झूं त चंड जो आकारु वधे ऐं घटिजे थो. इन सागिये नमूने मनुष्य जो सुभाउ ऐं जीअ वडनि जा संस्कार मिलन ऐं शिक्षण गुरुअ जो मिले पर पंहिंजे जीवन यात्रा में हालतुनि मां गुजिरे थो त सुभाउ ऐं व्यवहार बि उन नमूने थी पवे थो. पर इन्सान खे सोचणु घुरिजे त जेके सभ्य संस्कार मिलियल आहिनि उन्हनि ते अटल रहिजे.

८. समुंड - समुंड वांगुरु देरीनो थियणु घुरिजे. दुनिया में गम खुशीअ जे लाहनि चाढ़नि खे इएं हजम करे साफु सुथिरो कजे जीअ समुंड में नदियूं नाला अची पवनि था, पर समुंड देवता सिज जी ताबशि, गर्मी सही बादलनि रूपी परोपकारीअ जो जामो पहिराए धरती माता खे सर सब्ज थो करे ऐं मनुष्य ऐं हरि प्राणी जीव खे उर्जा थो डिए.

९. कबूतर - खाधे जी लालच में कबूतर खे मारीअ जे विछायल जार जी बूझ ई कीन थी पवे ऐं फासिजी थो पवे. पर हुनजा साथी हिक झुंड में रीस करे उन लालची कबूतर वांगुरु लालची बणिजी वजी था विहन उन अनाज खे खाइण लाइ ऐं फासी था पवनि ऐं मारीअ जे वरि था चढ़नि. मतिलब आहे त लालच ऐं रीस ई अगिते हली वडो नुक्सान थी पहुचाए.

१०. पतंगा - दत्तात्रेय जी खे पतंगे मां इहा शिक्षा मिली त दुनिया जी चमक धमक दोखे दायक हूंदी आहे. जीअ राति जो बिजिली ऐं बरंदइ ज्योती जे चमक ते हिरिखिजी पतंगा दोखे वारी बाहि जे चमके में वजी स्वाहा थी थो वजे. उन लाइ इन्सान खे सिर्फ चमक धमक डांहु ध्यानु न डेई दोखे फरेब खां पासो करणु घुर्जे.

११. माखीअ जो मखो - हू डीह राति मेहनत करे

गुलनि मां रसु चूसे चूसे अची थो मानारे में गडु करे, पर उहा माखी खेसि कमि ई कोन अचे जो उहो मानारो वरी ब्रियो केरु खणी थो वजे. उन लाइ इन्सान खे पंहिंजी कयल मेहनत मां गडु एतरो करे जेको खेसि कम में अचे या कंहिं परोपकार में लगाए पंहिंजे मन जी शांती पाए.

१२. कारी मखि (मखी अजी) - हीअ उहा मखि या मखो आहे जेको गुलनि मां ओतरी ई मिठास चूसीदो आहे जेका संदसि ज़रूरत में आहे. उन रमते जोगीअ या सन्यासीअ वांगुरु थिए जंहिं खे मेडे रखण जी आदत कोन आहे ऐं ईश्वर जे हरिरोज जे डिने ते राजी रहे थो.

१३. हाथी - काम वसि थी हाथी उन्हनि शिकारियुन जे हथ में अची ब्रधिजी थो पवे. जेके हाथिणीअ जो बोतो ठाहे करे हिक खडे जे मथां गाहु वौरह रखी उन मथां उहो बोतो गाहु मथां बिहारे था छडिनि ऐं हाथी परियां डुकूं पाईदो अची थो किरे उन खडे में. इन्सान खे बि काम जे मथां पूरो नियंत्रण हूंदो त दोखो न खाईदो.

१४. अजिगर - खाधे लाइ हिते हुते कोन भिटकंदो आहे. जेको कुछ मिलेसि उन सां राजी रहंदो आहे. जंहिं खे अजिगर वृती करे चैबो आहे. “जिस रंग में परमेश्वर राखे उसी रंग में रहिना रे बंदे उसी रंग में रहिना.

१५. हरणु - संगीत शल न को कन ते पवेसि ऐं हरण मस्तु ऐं मतिवालो थी उन संगीत भरिये आलाप डांहु वेंदो डुकी ऐं पवंदो फासी. तीअ मनुष्य पिणु काम वासिना जे वसि थी बुरी औरतुनि जे वरि चढी थो वजे ऐं पोइ पंहिंजो मानु सन्मान विजाए थो विहे.

१६. मछी - मछी मार मुहाणो पंहिंजी तिखी चुहिंबदार कुंढीअ में मास टुकर लगाए थो विझे नदीअ ऐं समुंड में ऐं मछियूं लालच विचां जीअ चकु विझनि तीअ पवनि अटकी. साधारण इन्सान खे बि बदिनियत इन्साननि जी दोखे दायक लालच डियण ते उन्हनि जे वरि चढी पंहिंजे सुखी संसार खे विजाए था विहनि उन लाइ महात्मा गांधी

टिनि बांदरनि जो मिसालु वठी (१) नको अफवाह बुधनि, नको कूडे शान जी का सीरियल डिसनि. (२) नको कंहिं जी गिला बुधी सघनि. (३) नको दोखेदार लालचि जे वरि चढनि.

१७. कोरीअडो - पंहिंजे ई वात मां धागो कढी थो ठाहे जाली-मच्छरनि खे पकिडण लाइ. पर अगिते हली पाण ई पवे थो फासी उन सागीअ जार में. इन्सान जातीअ में बि केतराई आहिनि जेके पाण खे चाढिण लाइ बिये खे केराइण जी जार विछाईदा आहिनि पर हू बि उन जार में पिया फासंदा आहिनि ऐं पोइ पछिताईदा.

१८. नांगु - लातमौ नांगु घणो करे बियनि जे ठहियल बिर में वजी विहंदा ऐं आराम कंदा आहिनि. योगी (जोगी) बि अहिडे नमूने कडहिं किथे कडहिं किथे कंहिं धर्मशाला या कंहिं बिए ठिकाणे ते हिकु डीहं रही अगिते वधंदा आहिनि. पंहिंजे कंहिं घर बार जी चिंता ई कोन हुजेनि.

१९. काँउ - असीं डिसंदा ई आहियूं त कांव खे जे कडहिं को मास जो टुकिडो मिलियो त पंहिंजी चोंच (चुहिंब) में खणी निकरंदो पर उन वक्ति बिया कांव अची पुठियां पवंदसि. जडहिं कांउ उन मास जे टुकिडे खे फिटी कंदो त जेके बि हुन खां फुरिण जी पिया कनि उहे गुम थींदा पिया वजनि जो कांव वटि हाणे मास जो टुकर कोन आहे. हीउ सबकु आहे त जे सादिगी गरिबी त केरू बि इयें पुठियां काहे पवंदो ई कोन.

२०. गणिका (वैश्या) - जडहिं हिन खे हिक राति “ग्राहक” कोन मिलियुसि त राति भरि जागी ऐं पई फेरा पाए ऐं वरी निंड बि कोन पई अचेसि. तडहिं तंगि थी पंहिंजे पाण सां अंजाम कयाई त इहो वाहियात धंधो हाणे कोन थो वणेसि ऐं छडे डिंनई इन धंधे खे. इन्सान जी बि जडहिं का तमन्ना पूरी न थींदी आहे त बेआरामी वठी वेंदी अथसि.

जेको पंहिंजियुनि घुरिजुनि ऐं तमन्नाउन खे अटिकी नथो पवे उहो ई मन जी शांती थो पाए ऐं सुखी थो रहे.

२१. कुआंरी नींगरि - हिन जा माइत केडांहुं बाहिर विया हुआ लाइकु घोट जी जांच पडिताल लाइ.सो छोकरी अकेली हुई घर में त के बिया माणहू खेसि डिसण लाइ आया (मिटी माइटीअ लाइ). उन्हनि खे विहारे पाण वई चांवर छडण जीअ खेनि रोटी ठाहे खाराए. जीअ छडे पई त शीशेजूं चूड़ियूं जेके पियल हुअस उहे लगियूं खडिकण. छोकरि सोचियो त इहे माणहू छा सम्झंदा त असीं एतरा मिस्कीन गरीब आहियूं जो चांवर बि पाण था छडियूं. सो बिन्ही बांहुनि में ब-ब बुडियूं बचाए बाकी टोडे छडियाई. वरी डिठाई त इहे ब-ब चूड़ियूं बि खडिका थियूं कनि सो हिक हिक बचाए बियूं टोडियाई, पोइ आराम सां वेही चांवर छडियाई.

अवधूत उन मां इहो सबकु वरितो त जेतिरा माणहू ओतरियूं गाल्हियूं ऐं उन मां ई बिना मतलब जे बहिस, केर विंजोगु पिया थियनि.

उन लाइ कंहिं बि सन्यासीअ खे निवेकिलो ऐं एकांत में रहणु घुरिजे जीअ संदसि साधना सफलता जूं सीढिहियूं चढंदी रहे.

२२. शिशू (बालक) - नव जाति शिशू जेको माउ जी थजु थो धाए, उहो दुनिया जे सभिनी दुखनि खां परे रही सदाई मुस्कान सां भरियलु चेहिरो थो रखे. अवधूत उहा प्रसन्नता नव जाति शिशूअ मां पिराए पाण में धारणु कई आहे.

२३. लोहार - तीर ठाहींदड़ - जो समूरो ध्यानु तीर खे सिधो करण ऐं तिखो करण में ई लगल हूंदो आहे. हूं पंहिंजे हिन मशगूलीअ में ई हुओ त उतां जो राजा पंहिंजे दरिबारियुनि खे वठी हुन जे दुकान वटां लंधे वियो. उन खां पोइ कंहिं पुछियुसि त तो राजा खे वेंदो डिठो? लोहार चयो मां पंहिंजे कम में मगन ऐं मशगूल हासि.

दत्तात्रेय पूरन एकाग्रता हिन लोहार खां ई सिखियो हुओ.
२४. तिडो - तिडे हिक कीएं खे पकिड़े पंहिंजे आखे
 में अची रखियो ऐं उन खे डुंगु बि हयाई. वेचारो कींओ
 हमेशह तिडे जे वापसि अचण जे ऐं उन जे डुंगु जी हैबति
 याने डप में पियो हूंदो हो. ऐं आखिरि पाण बि हिकु तिडे
 ई बणिजी वियो. इन्सान जी बि सागी हालति आहे. जेको
 सोचींदो उहो ई बणिजी पवंदो. अवधूत उन तिडे ऐं कीएं
 मां पिरायो ऐं पाण खे आत्मा स्वरुप सम्झंदे आत्म स्वरुप
 थी पियो ऐं सभिनी घुरिजुनि खे पासीरो करे मुक्ति थियो
 ऐं मोक्ष तर्फु पहुतो.

इतिहास में वर्षप्रतिपदा/चेटीचंड जो महत्व

हिन डीहं ते:

१. ब्रह्म पुराण अनुसारु ब्रह्मा द्वारा सृष्टिअ जो सृजन.
२. मर्यादा पुरुषोत्तम श्री राम जो राज्याभिषेक.
३. मां दुर्गा जी उपासना वारे नवरात्री व्रत जो प्रारंभ.
४. युगाब्द (युधिष्ठिर संवत्) जो आरंभु तथा युधिष्ठिर जो राज्याभिषेक.
५. उज्जयिनी सम्राट विक्रमादित्य द्वारा विक्रमी संवत् जो प्रारंभ.
६. महर्षि दयानन्द द्वारा आर्यसमाज जो स्थापना दिवस.
७. राष्ट्रीय स्वयं सेवक संघ जे संस्थापक केशव बलिराम हेडगेवारजीअ जो जनमु डीहं.
८. सिख परम्परा अनुसारु ब्रियें गुरु अंगद देवजीअ जो जनमु डीहं.
९. सिन्धु जे वरूणावतार सांई झूलेलाल जो प्रागट्य डीहं.
१०. भारतीय सिन्धू सभा स्थापना डीहं.

बारनि जो संसार “जहिडी दृष्टि तहिडी सृष्टि”

कु. निर्मला चावला

हिक दफे हिकु नओं शादी कयलु जोडो (जाल ऐं मुडिसु) नएं घर में वजी रहिया.

बिए डीहं सुबुह जो जडहिं हू नेरनि करे रहिया हुआ त जाल पंहिंजी दरीअ मां डिठो त संदसि पाडेवारी कपिडा सुकण लाइ तार ते विझी रही हुई.

ही कपिडा त साफु ई थिया अथसि. हुन खे शायदि कपिडा धोअणु न था अचनि. शायदि खेसि को सुठो साबुण वापरणु घुरिजे.

हुन जे मुडिस बुधो पर शांति रहियो. कोई जवाबु कान डिनाई.

हरि दफे जडहिं पाडेवारी कपिडा सुकाइण लाइ विझंदी हुई त उहा औरत पंहिंजे मुडिस खे सागी गाल्हि चवंदी हुई.

हिकु महीनो गुजिरी वियो, हिक डीहं हुन औरत हैरानी विचां डिठो त संदसि पाडेवारी, उन डीहं जेके कपिडा सुकण लाइ पिए विधा से अच्छा जहिडा खीरु हुआ. हुन मुडिस खे चयो, “असां जी पाडेसिण कपिडा धोअणु सिखी वई आहे. कंहिं हुनखे शायदि सेखारियो आहे या शायदि खेसि सुठो को साबुण मिली वियो आहे.”

मुडिस जवाबु डिनिसि, “मां अजु सुबुह जो सवेर उथी, पंहिंजी दरी चडीअ तरह साफु कई आहे.”

इहा ई असां जे जिंदगीअ जी हकीकत आहे. असां बियनि खे जाचींदे, जेकी कुझु डिसंदा ऐं सम्झंदा आहियूं उन जो मदारु उन दरीअ ते आहे जंहिं मझां असां डिसंदा आहियूं. मतिलबु त असां जे मन ते आहे.

इनकरे कंहिंजे लाइ कुझु चवण या फैसिलो करण में तकडि न करियूं. शायदि तव्हां जे मन जी खिडकी

कावडि, जलनि, नफी वीचारधारा या तव्हां जूं न पुरियूं थियल ख्वाहिशुनि सां दागदारु थियल आहे ऐं साफु न आहे, त तव्हां जो ब्रियनि जे बारे में कयलु फ्रेसिलो बि सही कान थींदो.

" Judging a person does not define who they are. It defines who you are."



१. सूजीअ जो स्टाफ चिलो :-

सामग्री :-

हिकु कोपु सूजी, कसूरी मेथी, गाढा मिर्च, लूण, हैड, अमचूर, सुका पीठल धाणा, खंडु, लीमो, तेल, जीरो, सावा मिर्च, बसर, मटर, पटाटा, मिठी सोडा.

विधी :-

हिकु कोप सूजीअ में हिकु चम्चो कसूरी मेथी (हथ ते महिटे करे) हिकु चम्चो गाढा मिर्च, अधु चम्चो हैड, १/२ चम्चो सुका पीठल धाणा, १/२ चम्चो खंडु, हिकु चम्चो लीमे जो रसु, लूण स्वाद अनुसार, ब्र चम्चा तेल ऐं हिकु कपु पाणी विझी, चडीअ तरह मिलाए, १० मिन्ट पासीरो करे रखो.

हिक तईअ में तेल विझी, जीरो टिरिकाए उन में बसर ऐं सावा मिर्च कुतिर कयल विझी, उहे थोड़ा भुजो, थोड़ा गुलाबी थियण ते उन में हैड, धाणा, गाढा मिर्च, लूण विझी उन में ओब्रारियल मटर ऐं ओब्रारियल पटाटा (हथ सां महिटे करे) विझो उन खे १० मिन्ट धीमी आँच ते भुजो पोइ उन में अमचूर मिलाए मसालो गैस तां लाहे, थधो करण लाइ रखो.

हिक फ्राइ पेन में धीमी आँच ते रखी, उन खे तेल लगाए, उन में सूजीअ वारे अटे में थोरी मिठी सोडा चडीअ तरह मिलाए, उहो चिले वांगुरु विझो. तमामु धीमी आँच ते ब्र टे मिन्ट पचण खां पोइ उन चिले ते मटर

ऐं पटाटनि वारो मसालो, सजो फहिलाए रखो पोइ बचियलु सूजीअ वारे अटे सां उन से पूरी तरह ढके छडियो. थोरो तेल पासनि खां विझी, ब्रिनि-चइनि मिन्टनि खां पोइ फ्राइ पैन ते हिक थाल्ही रखी, चिलो उबतो कयो ऐं वरी ब्रिए पासे तेल लगाए पचण लाइ पैन में विझो. धीमी बाहि ते ५-८ मिन्ट पचाइण खां पोइ उहो सागिए नमूने हिक थाल्हीअ ते पलिटाए, उन खे पीजा वांगुरु कटे, साई धाणनि जी चटिणीअ या टमाटनि जी सास सां गडु खाइण लाइ परिछियो.

२. फिकनि सावनि मिर्चनि जी भाजी :-

सामग्री :-

पाव किलो फिका सावा मिर्च, जीरो, राई, तिर, बोहीमुड, सुका धाणा, नारेल जो चूरो, डुधु, गिदामिडी या लीमे जो रसु, हैड, लूण, अमचूर, करी पत्तो, बसर.

विधी :-

हिकु चम्चो अच्छा तिर, ब्र चम्चा बोहीमुड, ब्र चम्चा सुको नारेल पीठलु, ब्र चम्चा सुका धाणा, हिकु चम्चो जीरो सेके करे, मिक्सर में पीसे, उन में पाणी ऐं डुधु विझी, पासीरो करे रखिजे.

हिक फ्राइ पैन में तेल विझी, उन में राई ऐं जीरो टिरिकाए, धीमी बाहि ते सावा मिर्च तरिजनि (सेकजनि) जडहिं मिर्च नर्म थी सेकिजी वजनि त उहे कढी रखिजनि. उन फ्राइ पैन में तेल विझी उन में राई, कडीपत्तो ऐं जीरो टिरिकाए, पोइ कुतिर कयल बसर पचाइजे. बसर जडहिं पची वजे त उन में हैड, लूण विझी, पीठल मसालो विझी उन खे १० मिन्ट खनु भुजिजे. भुजी वजण खां पोइ उन में थोरो पाणी विझी, उन में मिर्च विझी, थोरो वक्तु बाहि ते पचाइजे ऐं पोइ गिदामिडीअ जी रसु या अमचूर या लीमे जी रसु विझी, गैस तां लाहे, फुल्के या पराठे सां खाइण लाइ परिछिजे.

३. पालक-मटर जी भाजी :-

सामग्री :-

हिक डूडी पालक (नंदा पता), १/४ किलो मटर,

तेल (सरसों जो तेल) जीरो, हैड, लूण, पीठल धाणा, बसर, सजा सुकल गाढ़ा मिर्च, अदिरक, थूम, बेसण या मकईअ जो अटो, टमाटा, कसूरी मेथी, गाढ़ा पीठल मिर्च, गरम मसालो, अच्छा तिर, ताज़ी क्रीम या खीर जी मलाई, सावा धाणा, हिडु.

विधी :-

पालक टिनि-चइनि पाणियुनि सां धोई साफु करे गरम टहिकंदड़ पाणीअ में ब्र टे मिन्ट विझी पोइ थधे पाणीअ में विझी, blench बिलेंच करे कढी रखिजे ऐं उन टहिकंदड़ पाणीअ में मटर ओबारे रखिजनि. पालक खे मिक्सर में विझी डुडर पीसिजे, सफ़ा चटिणी वांगुरु न पीसिजे.

हिक तईअ में ३-४ चम्चा तेल गरम करे उन में जीरो ऐं हिडु विझी, पोइ उन में ब्र कुतिर कयल बसर पचाए उन में सन्ही कुतिर कयल अदिरक ऐं थूम पचाए, उन में कुतिर कयल टमाटा ऐं लूण विझी, ढकु डेई उन में कुतिर कयल टमाटा ऐं लूण विझी, ढकु डेई पचाइजे. जडहिं टमाटा गुरी वत्रनि त उन में हैड, धाणा, गाढ़ा मिर्च, गरम मसालो ऐं कसूरी मेथी (हथ ते महिटे) विझी, उनखे पचाए उन में थोरो पाणी विझिजे, थोरो पचाइण खां पोइ उन में ताज़ी क्रीम या खीर जी मलाई (फेटे करे) मिलाइजे. पोइ उन में ओबारियल मटर विझी पचाइजे. बाहि धीमी ई रखिजे. भाजी तयारु थी वजे त उन में झझे अंदाज़ में कुतिर कयल सावा धाणा मिलाइजनि ऐं पोइ राई डिजे.

राई डियण लाइ ब्र चम्चा सचो गीहु गरम करे उन में अच्छा तिर ऐं जीरो टिरिकाए (घटि आँच ते) उन में ८-१० थूम जूं कलियूं ऐं सजा सावा ऐं गाढ़ा मिर्च, विच तां चीर डेई उहे विझी, उहा राई भाजीअ में विझी, उन खे यकिदमु ढके छडिजे. ऐं पोइ रोटीअ, पूरीअ या चांवरनि सां गडु खाइण लाइ परिछिजे.

समाचार

१. भा.सि.सभा, पुणे :-

भा.सि.सभा, पिंपरी, पूने में २१ जनवरी छंछर डीहं भा.सि.सभा जी बैठक अध्यक्ष, माननीय लधाराम नागवाणीअ जी अध्यक्षता में आयोजित कई कई जंहिंजी कार्यसूची हिन तरह हुई.

वीर क्रांतीकारी हेमू कालाणी जे ८० बलीदान डीहं ते श्रद्धांजली, “हलो भोपाल”- ३१ मार्च ते रिथियल कार्यक्रम जी विचूर ऐं मार्गदर्शन ऐं विभिन्न विषयनि ते चर्चा कई कई.

२.भा.सि.सभा, मुंलुंद ज़ोन :-

भा.सि. सभा तर्फां २२ जनवरीअ ते शाम जो ६.३० खां ८.३० ताई. धर्मशील हॉल, मुंलुंद कॉलानीअ में शहीद हेमू कालाणी बलीदान दिवस मल्हायो वियो. कार्यक्रम में शहीद हेमू कालाणीअ जे जीवनीअ ते रोशिनी विधी कई ऐं देश भक्तिअ जा गीत पेशि कया विया.

३. भा.सि.सभा, घाटकोपर :-

भा.सि.सभा, तर्फां २६ जनवरीअ ते प्रजातंत्र दिवस मल्हायो वियो, जंहिं में देशभक्ति, एकता जा कार्यक्रम पेशि कया विया. भारतीय संविधान जो मुहागु पढ़ियो वियो. देश भक्तिअ जे गीतनि ते डाढ़ी मौज मती. आखिर में सभिनी गायकनि जो सन्मान कयो वियो ऐं अल्प भोजन करायो वियो.

४. भा.सि.सभा, माहिम, मुम्बई :-

भा.सि.सभा तर्फां दिनांक २९.०१.२०२३ ते सुबुह जो ७.०० खां ९.०० बजे ताई मिनी मैैथान/ वाकथान जो आयोजन छत्रपती शिवाजी पार्क में कयो वियो, जंहिं में २०० महिलाउन/ पुरुषनि भागु वरितो.

सभिनी खे नीले रंगु जूं टी.शर्ट ऐं सफेद रंग जी टोपी डिनी वई जंहिं ते हेमू कालाणीअ जो चित्र लगलु हुओ. ही कार्यक्रम हेमू कॉलाणीअ जे शहीदी डीहं जे निमित्त आयोजित कयलु हुओ.

हिन ज़ोन तर्फा १५ जनवरीअ ते मकर संक्राती ऐं २६ जनवरीअ ते प्रजातंत्र डीहं बि शानदार नमूने मल्हाया विया.



Ghatkopar

श्रद्धांजली

हिन महीने भारतीय सिन्धू सभा जा ४ कार्यकर्ता सुर्गवास थिया आहिनि:

१. श्री जमनादस चंदनाणी - भा.सि.सभा इन्चार्ज अंधेरी ज़ोन.
२. श्री गोपीचंद हासाणी - कोलाबा
३. श्री दयाराम कोटवाणी - पूना. स्वयंसेवक ऐं सुर्गवासी श्री शिवा कोटवाणीअ जा चाचा.
४. श्री मोहनलाल रोहड़ा - खार मुम्बई

भारतीय सिन्धू सभा इन्हनि कर्मठ कार्यकर्ताउनि जे निधन ते शौक प्रकट करे थी. ईश्वर दरि प्रार्थना आहे त संदनि आत्मा खे शांति प्रदान थिये.


ॐ शांति शांति शांति



Pimpri

Mahila Vibhag - Khar Bandra Santacruz


Meetig to be held on 17th March
2023 at 3.30 p.m. at BSS Office,
Khar (W), Mumbai



Adipur



Mahim



Mulund

راشٽريه سوير سيوڪ سنڱهه جي ٻئي سر سنڱهه چالڪ ماڻوراڙو سداشوراڙو گولولڪر جو جيون مانو سيوا ۽ منشيہ اٿان جو هڪ سندر پرسنگ آهي. هنن راشٽريه سواپيمان جي هر نشانيءَ کي کڻي انهن جي تمام سندر نموني پنهنجي راءِ ڏني ۽ الڳ الڳ ڪاريه ڪرمن جي ماڻير سان اهي جنٽا جي هر طبقي تائين پهچائڻ لاءِ سوير سيوڪن جي ايڏي وڏي تعداد کي ڪڍي ڪرڻ جي ڪاريه جي اڳواڻي ڪئي.

(’وويڪ‘ مئگزين تان ورتل)

سن ۱۹۵۲ع ۾ ئي راشٽريه سوير سيوڪ سنڱهه ”گورڪشا“ آندولن شروع ڪيو. ان انوسار گورڪشا هنيو تي پابندي لڳائڻ جي گهر لاءِ ڪروڙن جي سنڪيا ۾ عام جنٽا کان صحڪيون وٺي راشٽرپنيءَ کي آوڍڻ سونپڻو هئو. هن هستاڪشر اڀيان جي شروعات ميمبيءَ مان سر ڪاريه واهه شري پٽياجي داڻي ۽ گروجي دواران ڪئي ويئي. راشٽريه سوير سيوڪ سنڱهه جي سوير سيوڪن ۱۴،۴۵۹ ٻون ۽ شهرن ۾ وڃي صحڪيون ڪنيون ڪيون جن جي سنڪيا ۱،۷۹،۸۹،۳۳۲ (هڪ ڪروڙ اڱهاسي لک اڱهانوي هزار ٽي سو ٻٽيهه) هئي.

ٻئي ڏينهن يعني ۸ ڊسمبر ۱۹۵۲ع تي گروجيءَ راشٽرپنيءَ سان ملاقات ڪري گورڪشيا تي بندش لڳائڻ جي وينتي ڪئي ۽ آوڍڻ سپرد ڪيو. هن گورڪشا اڀيان جو اهو اثر پيو ته ان سان راشٽريه سوير سيوڪ سنڱهه سنڱهنڱناتمڪ سطح تي مضبوطي ۽ نئين چمڪ سان اڀري بيٺو.

راشٽريه سوير سيوڪ سنڱهه هاڻي ديش ۾ جتي جتي ڪا آڀڌا يا سنڪت ٿي پئدا ٿيو، اتي اتي مدد ۽ پٽر نماڻ جي ڪارين ۾ جنبي ويو. نتيجو اهو نڪتو جو هڪ ’سيوا وياڳ‘ (سماج سيوا لاءِ هڪ خاص اڪائي) برپا ڪيو ويو. ان سيوا وياڳ جي پريڙا سان اڄ سنڱهه جا سوير سيوڪ سڄي ديش ۾ ٻن لکن کان به وڌيڪ ڪلياڻ يوجنائون هلائي رهيا آهن. اڄ اسان سنڱهه جي ويچارڌارا جو جيڪو سماج تي ٿيندڙ اثر ڏسي رهيا آهيون، ان جو ٻچ ڊاڪٽر هيڊگوار جيءَ وڌو ليڪن ان ٻچ کي صحڪي پاڻي ۽ پاڻ ڏيڻ جو ڪم ۽ پوري سار سنڀال گروجيءَ ڪئي ۽ ان کي هڪ مضبوط ٿڙ واري وڻ جي روپ ۾ وڪست ڪيو.

گروجيءَ جا لڪيل اسنڪيه پٽر پنهنجو پاڻ ۾ ڪنهن فلاسافيڪل ٽرنٽ کان گهٽ ڪونهن. اڄ جي حالتن ۾ هنن جا ويچار پهرئين وقت کان وڌيڪ نهڪندڙ آهن.

سمرپڻ ڏينهن

Samarpan Day

समर्पण डीहं

भारतीय सिन्धू सभा जो स्थापना डीहं तारीख २९ मार्च ते हर साल श्रद्धा सां मल्हायो वेंदो आहे. प्रान्तीय अध्यक्षनि खे वेनिती आहे त ही पवित्र डीहं मल्हाए, विस्तृत जानकारी फोटनि सां गड्डु केन्द्रीय कार्यालय खे मोकिले डियनि. धन्यवाद.

अमर शहीद हेमू कालाणीअ

जी यदि में

सिन्धियुनि जो शाही मेड़ भोपाल में

तारीख ३१ मार्च २०२३ ई. ते

पंहिंजो नालो लिखायो ऐं देरि न करियो

सम्पर्क: श्री वीरू डूलाणी

ईमेल - bssmumbai@gmail.com /

virudoolani@gmail.com

Phone : 9820058789

022-68977444 / 022- 26488240

ڪرڻ جي ٿرينگ ڏني . هو اهڙن ڊنل ماڻهن وٽ پهرين پهچي ويا ۽ اوڀر پنجاب واري سُرڪشت علائقي ۾ آخر ۾ پهچندڙ انسان هئا. مان پنجاب جي ڪافي ضلعن جي ڪانگريسي نينائن جا نالا ٻڌائي سگهان ٿو جن پنهنجي ۽ پنهنجي پريوار جي بچاؤ لاءِ راشريه سوير سيوڪ سنڱه جي مدد ورتي هئي . سوير سيوڪن هر ڪنهن جي مدد ڪئي، پوءِ چاهي هندو هجي يا مسلمان. هنن مسلمانن ۽ ٻارن کي هندو پاڙن مان سُرڪشت ڪڍي مسلمانن جي سھائتا سان انھن جي تنهن ۾ پهچايو.

جڏهن سڄو پنجاب آڱ ۾ جلي رهيو هو ۽ ڪانگريسي نينا بي سهارا بڻجي تماشو ڏسي رهيا هئا، اهڙي وقت ۾ راشريه سوير سيوڪ سنڱه پنهنجي انوشاسن ۽ شارير ڪٻل جي آڌار تي پنهنجي جان جي بازي لڳائي پنجاب جي ماڻهن کي بچايو هو. انهن شرناٿين جو هر ويڪتي جيڪي اولهه پاڪستان مان آيل آهن، جن کي ان وقت جي سرڪار ۾ ڀروسو تي ڇڏي ڏنو هو ۽ فقط سنڱه ئي انهن سان ٻانهن ٻيلي ٿي بيٺو، اُهي سنڱه جا سدائين قرضدار رهندا.

سن ۱۹۵۲ع ۾ راشريه سوير سيوڪ سنڱه پنهنجي سوير سيوڪن کي سُوڊيسي شڪشا پڌتيءَ جو ماڊل تيار ڪري تعليمي ڪيٽر ۾ گھڙڻ لاءِ اُتساهت ڪيو. هن وشيه تي گروجي، پروفيسر راجيندر سنڱه، ناناجي ديشمڪ، پنڊت دين ديال اڀاڏيايه ۽ پاٿور اؤ ديورس جي وچ ۾ ڪافي ويچار و مرش ٿيو ۽ نتيجي طور گور ڪپور ۾ ناناجي ديشمڪ جي اڳواڻي ۾ پھريون ”سرسوتي شش مندرو“ وجود ۾ آيو، جنهن جا سڀ ماستر گرنجيوئيٽ هئا جيڪي پنهنجي پرچار ڪم جيون مان سبوا نورت ٿي چڪا هئا. گروجيءَ ان پون جو پايو وڌو. اڄ ان پهل جي ڪري وڏي تعداد ۾ سکول ڪم ڪري رهيا آهن، جن مان ڪروڙن جي سنڪيا ۾ وديارتي وديا جو لاپ وني رهيا آهن.

هڪ وڏو تعداد جدا جدا پرانن ۾ موڪلڻ شروع ڪيو ويو. هاڻ راشريه سوير سيوڪ سنڱه راشريو پي سنڱهن بڻجي چڪو هو.

ڀارت کي ملندڙ آزاديءَ کان پهرين ئي سنڱه کي ورهاڱي جي بوءِ اچڻ لڳي. اهڙي حالت جو مقابلو ڪرڻ لاءِ هندن کي تيار ڪرڻو هئو جو اهڙي قسم جون حالتون ڪانگريسي نينا گري ٿي پيدا ڪري رهي هئي . گروجن، بابا صاحب آڀٽي ۽ بالا صاحب ديورس سڄي ديش جو وياپڪ نموني دؤرو ڪيو. سوين نوجوان سنڱه ۾ شامل ٿيڻ لڳا، خاص ڪري راولپنڊي، لاهور، پيشاور، امرتسر، جالندڙ ۽ امبالا وغيره مان.

انگريزي اخبار ’انگلش ٽربيونل‘ لکيو - پنجاب هندستان جي تلوار وارو پاسو آهي ۽ راشريه سوير سيوڪ سنڱه پنجاب جي تلوار آهي. مسلمانن جي مڪ پتر ’ڊان‘ راتڙني ڪندي لکيو - اگر ڪانگريس جي نينا گري مسلمانن جو ساٿ چاهي ٿي ته هنن کي گهرجي ته ٽرت ئي سنڱه تي پابندي لڳائين!

راشريه سوير سيوڪ سنڱه جي سوير سيوڪن ورهاڱي وقت جيڪو ڀارت ادا ڪيو ان جو ذڪر ڪندي پروفيسر اي. اين. بالي پنهنجي ڪتاب ’نائو ات ڪئن بي ٿولڊ‘ ۾ لکي ٿو - ان مشڪل گھڙي ۾ ماڻهن جي رکشا خاطر ڪير مٿان تي آيا، سواءِ انهن نوجوان ماڻهن جي، جنهن کي راشريه سوير سيوڪ سنڱه چيو ويندو آهي. هنن هر محلي، پرانت جي هر شهر ۾ مهلائن ۽ ٻارن کي سُرڪشت نموني ٻاهر ڪڍڻ جو بندوبست ڪيو. هنن انهن لاءِ کاڌي، دوا درمل ۽ ڪپڙن جي ويوستا ڪئي ۽ هر ممڪن سھائتا ڏني. هنن هر شهر ۾ فائر برگيڊ ٿولو بڻايو. هنن فسادن مان بچي نڪتل هندن ۽ سڪن لاءِ لارين ۽ بسين جي ويوستا ڪئي ۽ ريلوي ٿرين ۾ پنهنجا بچاؤ دل موڪليا. هنن بنان ڪنهن ساھي پٽڻ جي هندو ۽ سڪن جي بستين تي ڏينهن رات پهرو ڏنو ۽ عام ماڻهن کي آتھ رکشا

پوءِ پنهنجا وار ڪڏهن به نه ڪتايو. هنن ۱۹۳۰ع واري عرصي ۾ رام ڪرشن آشرم ۾ وڃي وڌي ۽ انوسار سنڀال ۾ رهڻ ڪيو.

گروجيءَ جو جنم ناگپور جي رايڪر نواس ۾ ۱۹ فيبروري ۱۹۰۶ع تي ٿيو. ڀارتيه ڪئلينڊر انوسار اهو ڏينهن ڦڳڻ مهيني جي ڪرشن ايڪادشيءَ وارو پوئين ڏينهن هئو. (وڪرم سنبت ۱۹۶۲).

گروجن پاڻ ۾ اٺن ڀائر-ڀينرن هئا، مگر هو اڪيلا ٿي هئا جيڪي جيتوڻيڪ ڀائر-ڀينرن ۾ ننڍي عمر ۾ ئي پڳوان کي پيارا ٿيا. هن جو نالو مادو رکيو ويو، پر ڪتب ۾ سڀ هن کي 'مڌو' ڪاڻي سڏيندا هئا.

جون ۱۹۴۰ع کان گروجن جي آسارڻ نيتر ٿو ۾ سنڱه پنهنجي وڪاس ياترا شروع ڪئي. جيتوڻيڪ مهاراشتر کان ٻاهر ڪيترن ئي پرانن ۾ سنڱه جو ڦهلاؤ ٿي چڪو هو، پر اڃان به ديش جي ڪيترن ڀاڱن ۾ ان جو نالو نه هئو. اڃان تائين نون هنڌن تي شاخا شروع ڪرڻ جو ڪم گهڻو ڪري سويهر سيوڪ ٿي ڪندا هئا، پر چارڪن جي سنڪيا اڃان اوتري وڌي نه هئي. گروجن پورڻ ڪالڪاريه ڪرتائن (پرچارڪن) جي پڌرتي استاپت ڪئي. نتيجو اهو نڪتو جو سڄي ديش ۾ سنڱه جي سنڱهناتمڪ سرشتي ۾ غير رواجي پرگتي نظر اچڻ لڳي.

ان وچ ۾ راشتريه سويهر سيوڪ سنڱه پنهنجن سويهر سيوڪن کي آزاديءَ جي هلچل ۾ شامل ٿيڻ لاءِ اتساهت ڪيو. سنڱه جي وستار ۽ ڦهلاؤ لاءِ گروجن جي آهوان جو زبردست اثر ٿيو. سال ۱۹۴۲ع ۾ فقط لاهور مان ئي ۴۲ پرچارڪ اڳتي آيا! انهن ۾ ۱۰ پوست ۽ رڱجيوتيت، ۱۴ ڊاڪٽر، ۱۴ شاستري ۽ گرنجيوٽيت ۽ ٻيا مئٽرڪ کان مٿي جي پڙهائي ڪيل هئا. اهڙيءَ طرح امرتسر شهر مان ۵۲ پرچارڪ آيا، جن ۾ ۴ ڊاڪٽر هئا. جون ۱۹۴۲ع کان وٺي ۽ ان کان پوءِ پرچارڪن جو

مادور اڳ سداشور اڳ گولولڪر، گروجيءَ جي نالي سان پرست، جون ۱۹۴۰ع ۾ راشتريه سويهر سيوڪ سنڱه جا بيان سر سنڱه چالڪ بڻيا. سال ۱۹۷۳ع ۾ پنهنجي زندگيءَ جي آخرين سواس تائين ان ذميداريءَ کي نڀائيندا رهيا.

گولولڪر جيءَ ڪجهه سالن تائين بنارس هندو وڌو ودياليه ۾ اڏياپن جو ڪاريه ڪيو. اتي جا وديارتي هن کي پريهه ۽ شرڏا سان 'گروجي' ڪري سڏيندا هئا ۽ اهو ئي نالو انهن سان هميشه لاءِ جڙي ويو!

سال ۱۹۴۰ع کان ۱۹۷۳ع جي دؤر ان هنن جي رهنمائيءَ ۾ راشتريه سويهر سيوڪ سنڱه ڏاڍي تيزيءَ سان وڪست ٿيو ۽ ان وقت درميان ڏاڍيون اتار چڙاهه واريون گهٽناتون گهٽيون، جهڙوڪ ديش جو وڃاڻ، سال ۱۹۴۸ع ۾ راشتريه سويهر سيوڪ سنڱه تي بندش، سال ۱۹۶۲ع واري جنگ ۾ چين هٿان ڪراري هار ۽ سال ۱۹۶۵ع ۽ ۱۹۷۱ع ۾ ڀارت پاڪستان جون لڙايون.

گروجن ۶۵ دفعا سڄي ڀارت جو دؤرو ڪيو هئو، جنهن جي قيمت پوءِ هنن کي چڪاڻي پيئي. هنن جي تندرستي ڍرڪڻ لڳي. هنن جي ۳۳ سالن جي اٽڪ پريهرم سبب لڳي هر ڪيترن ۾ سنڱه جي سويهر سيوڪن راشتر نرماڻ لاءِ ڪيترائي (اوجسوي) سنڱهنن کڙا ڪيا، انهن مان ڪجهه نالا آهن - ونواسي ڪلياڻ آشرم، اڪل ڀارتيه وديارتي پريشد، وشو هندو پريشد، ڀارتيه مزدور سنڱه، وديا ڀارتي وغيره.

گروجي پنهنجي ڪرتويه نڀائڻ سان گڏ اڏياتمڪتا جي ڪري به پنهنجي وديارتنين ۾ ڏاڍا لوڪ پريهه هئا. هڪ دفعي سندن اڏياتمڪ گروءَ کين چيو ته هڪ ڀيرو سنڀالسيءَ جي روپ ۾ گهاتا لمبا وار جيڪي هنن رکيا آهن، اهي توهان جي چهري تي تمام سٺي نموني نهڪي رهيا آهن. گروجن ان کان

پارتيه سنڌوسيا

نيوز ليٽر

انڪ ۲۸۴

جنوري ۲۰۲۳ ع

Registered with Newspaper of India (RNI) 70242/94.

To,


۱۹ فيبروري تي جن جو جنم ڏينهن آهي.

سنگھ جي ٻچ جي پرورش ڪندڙ

شري گرو جي

اروڻ آندد

پنهنجي راءِ ڏني ۽ الڳ الڳ
ڪاريه ڪرمن جي ماڻهن سان
اهي جنتا جي هر طبقي
تائين پهچائڻ لاءِ سويهر
سيوڪن جي ايڏي
وڏي تعداد کي ڪني
ڪرڻ جي ڪاريه جي اڳواڻي
ڪئي.



راشٽريه سويهر سيوڪ سنگھ
جي ٻئي سر سنگھ چالڪ
مادور اوڙو سد اشور اوڙو گولوڪر
جو جيون مانو سبوا ۽ منشي
اٿان جو هڪ سندر پرسنگ
آهي. هنن راشٽريه سواپيمان
جي هر نشانيءَ کي ڪٽي
انهن جي تمام سندر نموني

پارتيه سنڌو سڀا پنهنجن سڀني

ميمبرن، پاڻڪن، دانويرن، اشتهار

ڏيندڙن، شپ چنتڪن کي چيٽي

چنڊ، نئين سال جون لک لک

واڏايون ۽ شپ اچائون ڏئي ٿي.

